



प्रदेश सरकार

सामाजिक विकास मन्त्रालय

बागमती प्रदेश, हेटौडा, नेपाल

सेवा करारमा लिने सम्बन्धी सूचना

(सूचना प्रकाशित मिति : २०७७/०६/०८)

यस मन्त्रालयको आ-व- २०७७/७८ को स्वीकृत कार्यक्रम अनुसार देहाय बमोजिमको पद तथा संख्या र स्थानका लागि करारमा कर्मचारी राख्नु पर्ने भएकोले योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट दरखास्त आव्हान गरिन्छ। तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको मितिले २१(एक्काईस) दिनभित्र अर्थात मिति २०७७/६/२८ गते रातको १२ बजेभित्र यस मन्त्रालयको अनलाईन दरखास्त प्रणालीका लागि mosd.p3.gov.np मार्फत दरखास्त दिनु हुन सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । यस सम्बन्धी विस्तृत विवरण(न्यूनतम योग्यता, कार्यविवरण आदी) मन्त्रालयबाट वा मन्त्रालयको वेवसाइट mosd.p3.gov.np बाट उपलब्ध हुनेछ ।

सि-न-	विज्ञापन न	पदको नाम	तह	संख्या	कार्य गर्नुपर्ने स्थान	कैफियत
१	०१/२०७७/२०७८	कार्यक्रम संयोजक	सातौं	१(एक)	सामाजिक विकास मन्त्रालय, हेटौडा	
२	०२/२०७७/२०७८	नर्सिङ्ग अधिकृत (विद्यालय नर्स संयोजक)	सातौं	१(एक)	सामाजिक विकास मन्त्रालय, हेटौडा	
३	०३/२०७७/२०७८	विद्यालय नर्स	पाचौं	२ जना प्रति स्थानीय तह ११८ स्थानीय तहको लागि जम्मा २३६ जना र गोसाईकुण्ड गा.पाको लागि १ जना गरि कूल २३७ जना	स्थानीय तहका तोकिएका विद्यालय	एक उम्मेदवारले एक स्थानीय तहमा मात्र उम्मेदवार हुन पाउने
४	०४/२०७७/२०७८	सिभिल इन्जिनियर	सातौं	१(एक)	सामाजिक विकास मन्त्रालय, हेटौडा	

(क) विज्ञापन नं ०१/२०७७/२०७८ र कार्यक्रम संयोजक पदको न्यूनतम शैक्षिक योग्यता र अन्य विवरण

१. शैक्षिक योग्यता र अनुभव :

(क) नेपाली नागरिक ।

(ख) न्यूनतम शैक्षिक योग्यता: नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट जनस्वास्थ्य विषयमा स्नातक तह उत्तिर्ण गरेको वा सो सरह ।

(ग) २१ वर्ष उमेर पुरा भई ४५ वर्ष ननाघेको ।

(घ) सम्बन्धित काउन्सिलमा दर्ता र नविकरण भएको ।

(ङ) स्वास्थ्यसंग सम्बन्धित क्षेत्रमा अनुभव भएको

(च) अन्य प्रचलित कानूनद्वारा अयोग्य नभएको ।

२. दरखास्तसाथ संलग्न गर्नुपर्ने कागजात:

न्यूनतम शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट मात्र, नेपाली नागरिकता, अनुभव प्रमाणपत्र, सम्बन्धित काउन्सिलमा दर्ता भएको प्रतिलिपिहरु संलग्न हुनु पर्नेछ । Online दरखास्त फारम भर्दा माग बमोजिमका प्रमाणपत्र Scan गरी Pdf फाईल बनाई upload गर्ने । दरखास्तमा उल्लेख गरेको विवरणका सम्बन्धमा उम्मेदवार स्वयम् पूर्ण जवाफदेही हुनुपर्नेछ ।

३. छनौटको तरिका: अन्तर्वार्ता तथा शैक्षिक योग्यता र अनुभवको मुल्याङ्कन समेत ।

५. अन्तरवार्ताको मिति : अन्तरवार्ताको मिति तथा स्थान पछि प्रकाशित गरिनेछ ।

६. दरखास्त दस्तुर: रु १०००।— (एक हजार मात्र) को दरखास्त दस्तुर नजिकको राष्ट्रिय बाणिज्य बैंकको शाखामा गई यस मन्त्रालयको कार्यालय कोड ३५०००३२०१३, बैंक खाता नं. १०००१००२०००१०००० र राजश्व शिर्षक नं. १४२२४ मा जम्मा गरी भौचरको PDF File बनाइ upload गर्ने ।

७. करार अवधी: २०७८ असार मसान्तसम्म

८. आवेदन दिने तरिका: तोके अनुसार

(ख) विज्ञापन नं ०२/२०७७/२०७८ र नर्सिङ्ग अधिकृत (विद्यालय नर्स संयोजक)पदको न्यूनतम शैक्षिक योग्यता र अन्य विवरण

१. शैक्षिक योग्यता र अनुभव :

(क) नेपाली नागरिक ।

- (ख) न्यूनतम शैक्षिक योग्यता: नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ्ग विषयमा स्नातक तह उत्तिर्ण गरेको वा सो सरह ।
- (ग) २१ वर्ष उमेर पुरा भई ४५ वर्ष ननाघेको ।
- (घ) सम्बन्धित काउन्सिलमा दर्ता र नविकरण भएको ।
- (ङ) स्वास्थ्यसंग सम्बन्धित क्षेत्रमा अनुभव भएको
- (च) अन्य प्रचलित कानूनद्वारा अयोग्य नभएको ।

२. दरखास्त साथ संलग्न गर्नुपर्ने कागजात:

न्यूनतम शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट मात्र, नेपाली नागरिकता, अनुभव प्रमाणपत्र, सम्बन्धित काउन्सिलमा दर्ता भएको प्रतिलिपिहरु संलग्न हुनु पर्नेछ । online दरखास्त फारम भर्दा माग बमोजिमका प्रमाणपत्र Scan गरी .pdf फाईल बनाई upload गर्ने । दरखास्तमा उल्लेख गरेको विवरणका सम्बन्धमा उम्मेदवार स्वयम् पूर्ण जवाफदेही हुनुपर्नेछ ।

३. छनौटको तरिका: अन्तर्वार्ता तथा शैक्षिक योग्यता र अनुभवको मुल्याङ्कन समेत ।

५. अन्तरवार्ताको मिति : अन्तरवार्ताको मिति तथा स्थान पछि प्रकाशित गरिनेछ ।

६. दरखास्त दस्तुर: रु १०००।—(एक हजार मात्र) दरखास्त दस्तुर नजिकको राष्ट्रिय बाणिज्य बैंकको शाखामा गई यस मन्त्रालयको कार्यालय कोड ३५०००३२०१३, बैंक खाता नं. १०००१००२०००१०००० र राजश्व शिर्षक नं. १४२२४ मा जम्मा गरी भौचरको PDF File बनाइ upload गर्ने ।

७. करार अवधी: २०७८ असार मसान्तसम्म

८. आवेदन दिने तरिका: तोके अनुसार

(ग) विज्ञापन नं ०३/२०७७/२०७८ र विद्यालय नर्स पदको न्यूनतम शैक्षिक योग्यता र अन्य विवरण

१. शैक्षिक योग्यता र अनुभव :

(क) नेपाली नागरिक ।

(ख) न्यूनतम शैक्षिक योग्यता: नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ्ग विषयमा प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेको वा सो सरह ।

- (ग) १८ वर्ष उमेर पुरा भई ४५ वर्ष ननाघेको ।
- (घ) नेपाल नर्सिङ्ग काउन्सिलमा दर्ता तथा नविकरण भएको ।
- (ङ) स्वास्थ्य क्षेत्रमा अनुभव भएको
- (च) स्थानीय उम्मेदवारलाई प्राथमिकता दिइनेछ
- (छ) अन्य प्रचलित कानूनद्वारा अयोग्य नभएको ।

२. दरखास्त साथ संलग्न गर्नुपर्ने कागजात:

न्यूनतम शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट मात्र, नेपाली नागरिकता, अनुभव प्रमाणपत्र, नर्सिङ्ग काउन्सिलमा दर्ता भएको प्रतिलिपिहरू संलग्न हुनु पर्नेछ । लोपोन्मुख/अतिसीमान्तकृत/सीमान्तकृत/दलित जाति भएमा सो प्रमाणित हुने प्रमाणपत्र संलग्न हुनुपर्नेछ ।

३. आवेदन दिदा जुन स्थानीय तहमा कार्य गर्न चाहेको हो, सोही तहको लागि दरखास्त दिनुपर्ने छ । एक जना उम्मेदवारले कुनै एक स्थानीय तहमा मात्र दरखास्त दिन पाउनेछन ।

४. छनौटको तरिका: लिखित परीक्षा, अन्तर्वाता र अन्य पक्षको मुल्याङ्कन (शैक्षिक योग्यता, स्थानीयता, कार्य अनुभव लगायत) को आधारमा गरिनेछ । (विस्तृत जानकारीको लागि एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन कार्यविधि, २०७६ यस मन्त्रालयको website मा राखिएको छ)

५. लिखित परिक्षाको मिति : लिखित परिक्षाको मिति तथा स्थान पछि प्रकाशित गरिनेछ । ।

६. दरखास्त दस्तुर: रु चार सय मात्र दरखास्त दस्तुर नजिकको राष्ट्रिय बाणिज्य बैंकको शाखामा गई यस मन्त्रालयको कार्यालय कोड ३५०००३२०१३ , बैंक खाता नं. १०००१००२०००१०००० र राजश्व शिर्षक नं. १४२२४ मा जम्मा गरी भौचरको PDF File बनाइ upload गर्ने ।

७. करार अवधी: २०७८ असार मसान्तसम्म

८. आवेदन दिने तरिका: तोके अनुसार

(घ) विज्ञापन नं ०४/२०७७/२०७८ र सिभिल इन्जिनियर पदको न्यूनतम शैक्षिक योग्यता र अन्य विवरण

९. शैक्षिक योग्यता र अनुभव :

- (क) नेपाली नागरिक ।

- (ख) न्यूनतम शैक्षिक योग्यता: नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ्ग विषयमा स्नातक तह उत्तिर्ण गरेको वा सो सरह ।
- (ग) २१ वर्ष उमेर पुरा भई ४५ वर्ष ननाघेको ।
- (घ) सम्बन्धित काउन्सिलमा दर्ता र नविकरण भएको ।
- (ङ) सम्बन्धित क्षेत्रमा अनुभव भएको
- (च) अन्य प्रचलित कानुनद्वारा अयोग्य नभएको ।

२. दरखास्त साथ संलग्न गर्नुपर्ने कागजात:

न्यूनतम शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट मात्र, नेपाली नागरिकता, अनुभव प्रमाणपत्र, सम्बन्धित काउन्सिलमा दर्ता भएको प्रतिलिपिहरु संलग्न हुनु पर्नेछ । । अनलाईन दरखास्त फारम भर्दा माग बमोजिमका प्रमाणपत्र Scan गरी .pdf फाईल बनाई upload गर्ने। दरखास्तमा उल्लेख गरेको विवरणका सम्बन्धमा उम्मेदवार स्वयम् पूर्ण जवाफदेही हुनुपर्नेछ ।

३. छनौटको तरिका: अन्तर्वार्ता तथा शैक्षिक योग्यता र अनुभवको मुल्याङ्कन समेत ।

५. अन्तरवार्ताको मिति : अन्तरवार्ताको मिति तथा स्थान पछि प्रकाशित गरिनेछ ।

६. दरखास्त दस्तुर: रु. १०००।—(एक हजार मात्र) दरखास्त दस्तुर नजिकको राष्ट्रिय बाणिज्य बैंकको शाखामा गई यस मन्त्रालयको कार्यालय कोड ३५०००३२०१३, बैंक खाता नं. १०००१००२०००१०००० र राजश्व शिर्षक नं. १४२२४ मा जम्मा गरी भौचरको PDF File बनाइ upload गर्ने ।

७. करार अवधी: २०७८ असार मसान्तसम्म

८. आवेदन दिने तरिका: तोके अनुसार

अनलाईन आवेदन फारम पेशगर्ने विधि तथा निर्देशनहरू:

१. Online फारम यस मन्त्रालयको वेबसाईट www.mosd.p3.gov.np मा उपलब्ध हुनेछ । सो आवेदन फारम अनलाईन माध्यम मार्फत मात्र पेश गर्नु पर्नेछ ।
२. तोकिएको समयावधिभित्र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आफुलाई पायक पर्ने कुनैपनि शाखामा तोकिए बमोजिमको आवेदन शुल्क जम्मा गरी बैंक भौचरको कारोबार नम्बर र परीक्षार्थी स्वयमको मोवाईल नम्बर email ठेगाना उल्लेख गरि Register गरेपछि user name र Password Create हुने छ । सोही user name र Password प्रयोग गरी sign in गर्नु पर्ने छ र उपयुक्त पद छनौट गरि आवेदन भर्न सकिने छ।
(online बैकिङ कारोवारको सेवा उपलब्ध छैन)
३. योग्य आवेदकले २ वटा पदमा छुट्टाछुट्टै बैंक भौचर सहित अनलाईन माध्यम मार्फत आवेदन दिन सकिनेछ ।
४. अनलाईन फारम भर्न चाहिने आवश्यक कुराहरू:
 - क) राष्ट्रिय वाणिज्य लि. बैंकको भौचर कारोबार नम्बर
 - ख) परीक्षा शुल्क तिरेको बैंक भौचर (भौचरमा शुल्क दाखिला गरेको नेपाली मिति प्रष्ट हुनुपर्ने छ ।
 - ग) हालसालै खिचिएको पासपोर्ट साईजको फोटो
 - घ) नेपाली नागरिकताको प्रमाणपत्र
 - ङ) सम्बन्धित पदकालागि चाहिने न्यनतम शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट
 - च) नेपाली नागरिकताको भन्दा स्थायी ठेगाना फरक भएमा स्थायी बसाईसराईको प्रमाण पत्र वा विवाह दर्ताको प्रमाण पत्र **(विद्यालय नर्सको हकमा मात्र)**
 - छ) लोपोन्मुख/अतिसीमान्तकृत/सीमान्तकृत/दलित जाति भएमा प्रमाणित गर्ने कागजात **(विद्यालय नर्सको हकमा मात्र)**
 - ज) सम्बन्धित काउन्सिलमा नाम दर्ता भएको प्रमाणपत्र
 - झ) आवेदकको हस्ताक्षर (Signature) को स्क्यान प्रति
 - ञ) आवेदन दिने आवेदकको अनुभव सम्बधिको अनुभव पत्र (काउन्सिलमा नाम दर्ता भएपछिको कार्य अनुभव मात्र गणना गरिने छ।
५. पेश गरेको विवरणहरू झुठो ठहरेमा त्यस्ता आवेदको आवेदन रद्द गरिने छ।
६. बैंकसंग सम्बन्धित विवरण भरेपछिमात्र फारम खुल्ने छ।

७. फारमको आवश्यक विवरण भरि next गरे पश्चातमात्र अर्को पेजमा जान सकिने छ ।आश्यक विवरण भरिसके पछि अन्त्यमा Preview Button आउने छ र सो Click गरिसकेपछि आफुले भरेको विवरण हेर्न सकिने छ यदि विवरण गलत भरेको भए Previous Button मा गई सच्याई पुन next मा click गरि सच्याउन सकिने छ । र अन्यमा Finished मा click गरि फारम पेश गर्न सकिने छ ।

८. फोटो तथा अन्य आवश्यक डकुमेन्ट अपलोड गर्ने सम्बन्धमा:

फोटो:

क) Photo Format JPG (हालसालै खिचिएको फोटो, हस्ताक्षर)

क) File Format PDF:

- सम्बन्धित काउन्सिलको प्रमाण पत्र
- न्यूनतम शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट
- नगरिकताको प्रमाणपत्र
- स्थायी बसाईसराईको प्रमाणपत्र वा विवाह दर्ता प्रमाण पत्र (विद्यालय नर्सको हकमा मात्र)
- लोपोन्मुख/अतिसीमान्तकृत/सीमान्तकृत/दलित जाति भएमा प्रमाणित गर्ने कागजात (विद्यालय नर्सको हकमा मात्र)
- नेपाली नागरिकताको भन्दा स्थायी ठेगाना फरक भएमा स्थायी बसाईसराईको प्रमाण पत्र वा विवाह दर्ताको प्रमाण पत्र (विद्यालय नर्सको हकमा मात्र)

९. आवेदन फारम अनलाईन पेश भए पश्चात सुनिश्चित गरि प्रिन्ट तथा डाउनलोड गर्न सकिन्छ। (नोट: यो फारम भरेको प्रमाण मात्र हो प्रवेश पत्र होईन)

१०. प्रवेशपत्र सम्बन्धी व्यवस्था

क. आवेदकको आवेदन स्वीकृत भए पश्चात मात्र प्रवेश पत्र अनलाईनमा नै आउने छ। यदि कुनै कारण आवेदन स्वीकृत नभएमा प्रवेश पत्र आउने छैन ।स्वीकृत आवेदकल पुन online Application गई पुन user name र password राखि sign in गरेर प्रवेश पत्रमा click गरि परिक्षा हुनु भन्दा १० दिन अघि आफै प्रवेश पत्र प्रिन्ट गर्न सक्नुहुने छ।

थप जानकारी आवश्यक भएमा

९८५१२३९०२०